

२०७७ कार्तिक १ देखि पुस मसान्तसम्म सम्पादन भएका कार्यहरूको प्रगति

१. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीमा रहने रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) मा सूचीकृत बेरोजगार मध्ये चालु आ.व.मा रोजगारी उपलब्ध गराइने २ लाख जनाको मिति २०७७ साल पौष १ देखि २०७८ असार मसान्तसम्मको काममा खटिएको १०० दिनको सामूहिक दुर्घटना बीमा गरिएको छ । श्रमिकको सामूहिक बीमा श्रम मन्त्रालय र राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता भै २०७७/९/१ देखि बीमा कार्यान्वयनमा आएको छ ।
२. श्रमिक सूचना बैंक समेतको कार्य गर्ने गरी रोजगार व्यवस्थापन प्रणाली (EMIS) को स्तरोन्नति गर्ने सम्बन्धमा श्रमिक सूचना बैंकको प्रारम्भिक अवधारणा पत्र तयार भएको । त्यसलाई Scoping लगायतका व्यवस्थापकीय कार्यमा सहजीकरणका लागि परामर्शदाता छनौट भई कार्य प्रारम्भ भएको । श्रमिक सूचना बैंकको कार्यान्वयनमा सहजीकरण गर्न श्रीमान् सचिवज्यूको संयोजकत्वमा निर्देशक समितिको गठन गरिएको ।
३. स्थानीय स्तरमा रोजगारी सिर्जना गरी सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारी उपलब्ध गराउन तीन चरणमा गरी कुल जम्मा रु.११अर्व २० करोड ९९ लाख रकम हस्तान्तरण भईसकेको । यसबाट कुल २ लाख रोजगारी सृजना हुने ।
४. मिति २०७७/७/२१ मा माननीय मन्त्रीस्तरको निर्णयबाट स्वीकृत भई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन कार्यविधि, २०७७ जारी भएको ।
५. ७५३ वटा स्थानीय तहका २२५९ जना कर्मचारी मध्ये प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र बागमती प्रदेशका स्थानीय तहका १२१५ जना कर्मचारीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीको लागि रूपान्तरण पहल आयोजना सञ्चालन तथा व्यवस्थापन लगायतको सम्बन्धमा अभिमुखीकरण तालिम सञ्चालन भएको । स्थानीय तहमा नयाँ नियुक्त भएका रोजगार संयोजक, प्राविधिक सहायक र साविक देखिनै कार्यरत रोजगार संयोजकलाई EMIS प्रविष्टी सम्बन्धी भर्चुअल तालिम/पुनर्ताजगी तालिम ३९६ जनालाई सञ्चालन गरिएको ।
६. रोजगारमूलक कार्यक्रमको गुणस्तरीयता अभिवृद्धि गर्न र रोजगारमूलक कार्यक्रम सञ्चालनमा सहयोग गर्न ७५३ वटै स्थानीय तहमा प्राविधिक सहायकको दरवन्दी थप गरी पदपूर्तिको लागि मापदण्ड तयार गरी पठाइएको । हालसम्म करिब ५५९ स्थानीय तहले प्राविधिक सहायकको छनौट गरिसकेको विवरण प्राप्त भएको छ, बाँकीमा पदपूर्ति प्रकृया चलिरहेको ।

७. आन्तरिक रोजगारी प्रवर्द्धन, प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्देश्य, कार्यान्वयनको ढाँचा लगायतका विषयमा समान बुझाई कायम गरी प्रभावकारी रूपमा तीनै तहका सरकारमा अपनत्व सिर्जना गर्न प्रदेश नं. १ र २ का गा.पा. तथा न.पा.का अध्यक्ष/प्रमुखजूसँग मा. मन्त्रीज्यूको समुपस्थितिमा उच्चस्तरको भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको ।
८. EMIS को स्तरोन्नतीको लागि परामर्श सेवाबाट ड्यासबोर्ड, वित्तीय र भौतिक प्रतिवेदनको ढाँचा लगायतमा सुधारको काम भैरहेको ।
९. श्रमको सम्मान कार्यक्रम (श्रव्य दृश्य र प्रचार सामाग्री उत्पादन र वितरण) को प्रभावकारी सञ्चारका लागि सञ्चार रणनीतिको मस्यौदा तयार भएको । सोही आधारमा क्रमशः सञ्चार सामाग्री उत्पादन र वितरण गर्ने सम्बन्धमा नेपाल टेलिभिजन र रेडियो नेपालका प्रतिनिधिसँग छलफल भएको ।
१०. आन्तरिक रोजगारी सिर्जनाका सम्बन्धमा सम्बन्धित मन्त्रालयहरू/निकायहरूबाट रोजगारी वा स्वरोजगारीका अवसरहरूको विवरण एकिकृत रूपमा संकलन गर्न विवरण माग गरिएको ।
११. गत आ.व. २०७६/७७ को ७५३ स्थानीय तहबाट विवरण लिई प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक प्रतिवेदन मस्यौदा अन्तिम चरणमा रहेको ।
१२. विश्व बैंकसँगको दोस्रो Review Mission सम्पन्न गरिएको ।
१३. युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना(युवारूप)को Steering committee बैठक भएको ।
१४. विभिन्न स्थानीय तहबाट email, पत्राचार टेलिफोनबाट प्राप्त भएका गुनासोको सम्बोधन गरिएको । जानकारी उपलब्ध गराईएको ।
१५. Contingency Emergency Response Component (CERC) को लागि मिति २०७७/७/२०मा अर्थ मन्त्रालयमा अनुरोध भएको ।